

बैठक संख्या : ४९

मिति : २०७६।०१।१६

बैठक संख्या : ४९

मिती : २०७६।०१।१६ गते

समय

स्थान : राप्ती नगरपालिका

:साझ ५ : ०० बजे

यस राप्ती नगरपालिका , नगर कार्यपालिकाको प्रमुख श्री प्रभा वराल (पौडेल) को अध्यक्षतामा नगर कार्यपालिकाको बैठक देहाय बमोजिमका पदाधिकारीहरुको उपस्थितीमा बसि निम्न प्रस्तावहरुमा छलफल गरियो ।

उपस्थिति

नगरप्रमुख श्री प्रभा वराल(पौडेल)

नगर उपप्रमुख श्री इमान सिंह लामा

वडाध्यक्ष वडा नं १ श्री सिद्धिलाल स्याङतान

वडाध्यक्ष वडा नं २ श्री श्याम सुन्दर उप्रेती

वडाध्यक्ष वडा नं ३ श्री राज कुमार उप्रेती

वडाध्यक्ष वडा नं ४ श्री शमशेर लामा

वडाध्यक्ष वडा नं ५ श्री मेनुका पाठक

वडाध्यक्ष वडा नं ६ श्री जल्लु महतो थारु

वडाध्यक्ष वडा नं ७ श्री सुमिता डल्लाकोटी

वडाध्यक्ष वडा नं ८ श्री बुद्धिराज थपलीया

वडाध्यक्ष वडा नं ९ श्री देवेन्द्र लामा

वडाध्यक्ष वडा नं १० श्री अमर बहादुर तामाङ

वडाध्यक्ष वडा नं. ११ श्री हित बहादुर तामाङ

वडाध्यक्ष वडा नं. १२ श्री अर्जुन प्रजा

वडाध्यक्ष वडा नं. १३ श्री सूर्य बहादुर चेपाङ

सदस्य श्री पुष्पा के.सी. कुवर

सदस्य श्री दिल कुमारी लामा

सदस्य श्री कविता राई

सदस्य श्री रमिता परियार

सदस्य श्री श्यामलाल वि.क.

सदस्य श्री आइती देवी दराई

सदस्य श्री अम्बिका लामा

सदस्य श्री पहलमान प्रजा

सदस्य सचिव प्रमुख प्रशासकीय अधिकृत श्री मिठाराम हुमागाई

आमन्त्रित जिल्ला समन्वय समिति सदस्य श्री गुनु वि.क.

लेखा अधिकृत श्री मुक्ति प्रसाद चापागाई

क.अ. रमेश चौधरी

प्रस्तावहरू

१. पाचौं नगर सभा तयारी र मिति तोक्ने सम्बन्धमा ।
२. आम्दानी खर्च सम्बन्धी आर्थिक समिक्षा सम्बन्धमा ।
३. चालु खर्चको बाँकी रकमबाट संचालन गरिने योजना सम्बन्धमा ।
४. टोल विकास संस्थाका पदाधिकारीलाई अभिमूखीकरण कार्यक्रम सम्बन्धमा ।
५. मेलमिलापको तालिम कार्यक्रम सम्बन्धमा ।
६. झोलुङ्गे पुल कार्यक्रमका लागि गैर सरकारी संस्थाको म्याद थप/नविकरण सम्बन्धमा ।
७. रातोमाटे चिसापानी ओनेवाङ सडकको बोलपत्र स्वीकृत गर्ने सम्बन्धमा ।
८. नगरपालिका भवनको बोलपत्र स्वीकृत गर्ने सम्बन्धमा ।
९. राप्ती नदीको IEE सहमति माग गर्ने सम्बन्धमा ।
१०. परियोजना बैंक प्रविष्टि फाराममा योजना भरी विवरण पेश गर्ने सम्बन्धमा ।
११. DPR तयार गर्ने सम्बन्धमा ।
१२. तराई मधेश समृद्धि कार्यक्रममा योजना माग गरी पठाउने सम्बन्धमा ।

निर्णय नं. १

प्रस्ताव नं.१ माथि छलफल गर्दा राप्ती नगरपालिकाको पाँचौं नगरसभाको तयारी स्वरूप राजस्व परामर्श समिति, स्रोत अनुगमन तथा सीमा निर्धारण समिति, विषयगत समितिहरू लेखा समिति एवं विधायन समितिहरूको बैठक बसी आ-आफ्नो क्षेत्रबाट गर्नुपर्ने तयारी तथा निर्णय गरी पेश गर्ने र स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ बमोजिम राप्ती नगरपालिकाको पाचौं नगरसभा २०७६।०३।१० गते मंगलबार विहान ७ बजे क्षेत्रीय कृषि तालिम केन्द्र वीरेन्द्रनगरमा गर्ने र सोको व्यवस्थापनको लागि वडा नं. ८ का वडा अध्यक्ष श्री बुद्धिराज थपलियाको संयोजकत्वमा वडा अध्यक्ष श्री सुमिता डल्लाकोटी, वडा अध्यक्ष श्री देवेन्द्र लामा, कार्यपालिका सदस्य श्री आइती देवी दराई र श्यामलाल विश्वकर्मा रहेको समितिलाई जिम्मा दिने निर्णय गरियो ।

निर्णय नं. २

प्रस्ताव नं. २ माथि छलफल गर्दा राप्ती नगरपालिकाबाट चालु आ.व. मा हाल सम्म भएका आम्दानी खर्चको विवरण लेखा अधिकृत श्री मुक्ति प्रसाद चापागाईंबाट हालसम्म ३९ % बजेट खर्च भएको विवरण वडागत रुपमा अन्य योजनागत र नगरपालिकाको चालु बजेटका सम्बन्धमा समेत प्रस्तुत भयो । आन्तारिक आम्दानी तोकिए बमोजिम ४ करोड उठ्ने सक्ने देखियो र समग्रमा खर्च प्रतिशत कम देखिएकोले विकास निर्माणका कार्यलाई थप तीव्रता दिनुपर्ने र तलब शिर्षकमा बचत हुन सक्ने रकम रु २,५०,००,०००। दुइ करोड पचास लाख लाई विकास निर्माणको कार्यमा लगाउने निर्णय गरियो ।

निर्णय नं. ३

प्रस्ताव नं. ३ माथि छलफल गर्दा चालु आ.व.मा तलब शिर्षक लगायत अन्य शीर्षकबाट बचत हुन सक्ने रकमबाट देहाय बमोजिम रकम विनयोजन गरी अनुमोदनका लागि नगर सभामा पेश गर्ने निर्णय गरियो ।

क. नेपाल कोरिया विज्डम विद्यालय राप्ती-२ मा विद्यार्थी आवत जावतका लागि सवारी साधन खरिदमा लागत सहभागिताको लागि रु ५,००,०००। (पाच लाख मात्र) अनुदान उपलब्ध गराउने ।

ख. यस नगरपालिकाका सबै वडामा कार्यालय भवन नभएकै कारण वा जिर्ण भएका भवनमा बस्नुपर्ने कतिपय भाडामा लिई सञ्चालन गर्नुपर्ने भएको हुँदा देहायका वडामा कार्यालय भवन निर्माणका लागि २०७६ बैशाख २२ गते सम्ममा जग्गाको एकिन गरि जानकारी दिएका वडाहरुको लागि रत्ननगर नगरपालिका वडा नं. १४ को भवन निर्माणमा प्रयोग भएको जस्तै निर्माण सामाग्री प्रयोग हुने गरी एउटा हल राखि र ६ कोठे २ तले भवन निर्माण गर्न देहाय बमोजिम रकम विनयोजन गर्ने निर्णय गरियो ।

१. १, २, ३, ८, ९, १२ र १३ नं. वडा कार्यालयको लागि रु ३५,००,०००।लाखका दरले रु २,४५,००,०००।

२. वडा नं. ४ र ११ को लागि रु २० लाखका दरले रु ४०,००,०००।

३. वडा नं. ६ को वडा कार्यालयको भवन निर्माणको लागि रु २५,००,०००।

४. हालको कार्यालय भवन कम्पाउण्डमा गेट, भवन अगाडी प्राङ्गण भवन पूर्वको पट्टीको चौतारामा मोजाइक टायल राख्न ल.इ. बमोजिमको रकम विनयोजन गर्ने ।

निर्णय नं. ४

प्रस्ताव नं. ४ माथि छलफल गर्दा राप्ती नगरपालिका भित्र रहेका सबै टोल विकास संस्थाका अध्यक्ष र सचिवहरुको भेला राखी योजना तर्जुमामा टोल विकास संस्थाको भूमिका र अधिकारका बारेमा जानकारी गराउन मिति २०७६।०१।१८ गते विहान ११ बजे जनजागृती हरियाली ताजा फलफुल तथा तरकारी सहकारी संस्था भण्डारामा अभिमूखीकरण कार्यक्रमको आयोजना गर्ने र सबै वडा अध्यक्षहरुले आफ्ना वडाका टोल विकास संस्थाका अध्यक्ष र सचिवहरुलाई उक्त बमोजिम उपस्थित हुन जानकारी गराउने निर्णय गरियो ।

निर्णय नं. ५

प्रस्ताव नं. ५ माथि छलफल गर्दा मेलमिलाप समितिका सदस्यहरुसँगको समिप्यता बढाउन मेलमिलाप सम्बन्धी एकरूपता र प्रभावकारी गराउन आवश्यक देखिएकोले मिति २०७६।०१।१९ गते ११ बजे राप्ती-७ को वडा कार्यालयमा न्यायिक समिति र नगर स्तरिय मेलमिलाप समितिका सदस्य र मेलमिलाप समितिका संयोजकहरु सहभागी गराई अभिमूखीकरण कार्यक्रम गर्ने निर्णय गरियो ।

निर्णय नं. ६

प्रस्ताव नं. ६ माथि छलफल गर्दा राप्ती नगरपालिकामा हस्तान्तरण भई आएका झोलुङ्गे लपुल कार्यक्रम संचालनको स्थानीय गैर सरकारी संस्था आवश्यक पर्ने भएकोले साविकमा काम गर्दै आएको सहभागी संस्थाले साविकमा गरेको सम्झौताको बुदा नं. ५.२ मा उल्लेख भए बमोजिम सो संस्थाको म्याद थप/नविकरण गर्न सकिने नसकिने सम्बन्धमा समितिको बैठक बसी छलफल गर्दा सो संस्थाले १०० पूर्णाङ्कमा ७९ अंक प्राप्त गरी काम संतोषजनक रहेको भन्ने पाइएकोले मिति २०७३।०२।२७ मा गरेका सम्झौतामा उल्लेख भएका सबै बुदाहरु यथावत कायम हुने गरी सहभागीले मिति २०७५।०४।०१ देखि २०७६ आषाढ मसान्त सम्म काम गर्ने गरी सम्झौताको नविकरण/म्याद थप गर्ने निर्णय गरियो ।

बैठक संख्या : ४९

मिति : २०७६।०१।१६

निर्णय नं ७

प्रस्ताव नं. ७ माथि छलफल गर्दा रातोमाटे चिसापानी ओनेवाङ सडक निर्माणको लागि सुचना नं.

RM/PF/C-05/R बोलपत्र आव्हान गरिएकोमा E-bidding बाट प्रस्ताव खोल्दा श्री शिव शक्ति इन्फ्रा डेभलपर्स प्रा.लि. हेटौडा को मात्र बोलपत्र पर्न आएको र निजले पेश गरेको बोल अंकमा रु १५,०६८।५७ मात्र इष्टिमेट भन्दा बढी बोल अंक भएकोले बोलपत्र मूल्याङ्कन समितिबाट सोही व्यहोरा उल्लेख भइ आएको हुँदा आ.व. अन्तिम समय भएको कारण पून बोलपत्र गरी काम गराउन सम्भव देखिएन साथै रु १५,०६८। मात्र ल.इ. भन्दा बढी अंक हो जुन रकम अंक बोलपत्र आव्हान गर्न सूचना प्रकाशन गर्दा पनि सो भन्दा बढी रकम खर्च हुन्छ । साथै अन्य मसलनन्द र प्रशासनिक खर्च गर्दा अझै बढी खर्च हुने भएको र बोलपत्र स्वीकृत गर्दा चालु आ.व.को लक्ष अनुसार प्रगति हुने भएकोले सो बोलपत्रलाई सारभुत रुपमा प्रभावग्राही भएको मानी बोल कबुल अंक रु ४८,४६,०३३।७८ को बोलपत्र स्वीकृत गर्ने निर्णय गरियो ।

निर्णय नं .८

प्रस्तावनं.८माथि छलफल गर्दा राप्ती नगरपालिकाको भवन निर्माणको सुचना ORM/NCB/CW/01/075/76 बाट पर्न आएका बोलपत्रहरु मध्ये सबैभन्दा कम अंक रु ६,१८,६१,६३४।५५ कबुल गर्ने श्री जयमाता/ड्रयागत/ शिवालय जे.भी.बानेश्वर १० काठमाडौंको बोलपत्र स्वीकृत गरि सार्वजनिक खरिद ऐन २०७३ को दफा २७.२ बमोजिम आसाय पत्रको लागि सूचना प्रकाशन गर्ने निर्णय गरियो ।

निर्णय नं. ९

प्रस्ताव नं. ९ माथि छलफल गर्दा राप्ती नदीको राप्ती नगरपालिका वडा नं. १३ र ६ नं. वडाको भागमा पर्ने खोलाका ढुङ्गा गिट्टी बालुवा उत्खनन र विक्री वितरण गर्न IEE सहमतिको लागि चितवन राष्ट्रिय निकुञ्ज लगायत अन्य सरोकारवाला कार्यालयसँग पत्राचार गर्ने निर्णय गरियो ।

निर्णय नं. १०

प्रस्ताव नं.१० माथि छलफल गर्दा आर्थिक मामिला तथा योजना मन्त्रालय परियोजना बैंक इकाईको प.स. ०७५/७६ च.नं. ११८० मिति २०७६।०१।१५ को परियोजना बैंक प्रविष्टी फारम बारेको पत्रबारे जानकारी भयो सो बमोजिम योजना तयार गरी नगरपालिकामा पेश गर्ने निर्णय गरियो ।

निर्णय नं. ११

प्रस्ताव नं.११ माथि छलफल गर्दा कुनै पनि शीर्षकमा मौज्दात रहन आउने रकमबाट देहायका कामहरु गर्नको लागि आवश्यक DPR तयार गर्ने निर्णय गरियो ।

तपसिल

१. साना किसान पिप्ले
२. तोरी मिल राप्ती-२
३. शान्ति कुञ्ज राप्ती-७
४. गुम्बाटोल पाँडीपोखरी पर्यटकीय क्षेत्र राप्ती-१

बैठक संख्या : ४९

मिति : २०७६।०१।१६

निर्णय नं. १२

प्रस्ताव नं. १२ माथि छलफल गर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तराइ मदेश सम्बद्धि कार्यक्रमबाट सो कार्यविधिमा उल्लेख भए बमोजिम १० प्रतिशत लागत सहभागिता यस नगरपालिकाबाट जनाउने गरी निम्न बमोजिम योजना माग गर्ने निर्णय गरियो ।

क्र. सं.	प्रस्तावित योजना तथा कार्यक्रम	कार्यक्रम संचालन स्थान	आयोजना क्षेत्र	अनुमानित कार्यक्रम		कैफियत
				केन्द्रिय अनुदान	स्थानीय तहबाट वेहोरिने रकम १० %	
१	थारु संग्राहालय भौतिक निर्माण	राप्ती-६	ख-सामुदायिक पूर्वाधार	५००००००	५०००००	
२	मगर उत्थान समिति भवन निर्माण	राप्ती-७	ख-सामुदायिक पूर्वाधार	५००००००	५०००००	
३	एकिकृत बस्ती विकास योजना कालीटार	राप्ती-१३	क-सामुहिक आवश्यक भवन	१०००००००	१००००००	
४	लालपुरको पुल निर्माण	राप्ती-९	ग- सडक	५००००००	५०००००	
५	प्रतापपुर वाल उड्डयन केन्द्र	राप्ती-१	ख-सामुदायिक पूर्वाधार	५००००००	५०००००	
	कुल जम्मा			३०००००००	३००००००	